

CHOOSE THE WORLD  
YOU WANT



# तपाईंको जलवायुका वाचाहरू प्रति न्याय गर्नुहोस् - साना किसान र श्रमिकहरूमा लगानी गर्नुहोस्

आदरणीय विश्वका नेताहरू,

हामी कृषि क्षेत्रमा काम गर्ने विश्वभरिका 1.8 मिलियन फेयरट्रेड किसान र श्रमिकहरूको तर्फबाट लेख्छौं । हामी विश्वभरिका मानिसहरूले टेबलमा खाने खानाको साथै अन्य आवश्यक उत्पादनहरू फलाउँछौं । तर वातावरणीय सडकट सम्बन्धि वाचाहरूलाई वर्षोसम्म तोडेर हाम्रो पर्यावरणलाई लापरवाही तरिकाले गरिएको हानीको कारण त्यसो गर्ने हाम्रो क्षमता नराम्रोसँग क्षतिग्रस्त भएको छ ।

- तपाईंले एकदिन हाम्रा खेतहरू सुकाउने र अर्को दिन बाढी आउने जस्ता चरम मौसम निम्त्याउने उत्सर्जनमा कटौती गर्ने वाचा गर्नुभयो । तर उत्सर्जन खतरनाक रूपमा बढिरहँदा तपाईंको महत्वाकांक्षा धेरै कम रहन्छ ।
- तपाईंले परिवर्तित मौसमको बावजुद खानाको उत्पादन वृद्धि गर्न हामीलाई सहयोग गर्ने वित्त प्रदान गर्ने वाचा गर्नुभयो । तर हामी समक्ष लगभग केही पनि पुगिरहेको छैन ।
- तपाईंले शोषकबाट साझेदारमा व्यवसाय परिवर्तन गर्ने वाचा गर्नुभयो । तर शेयरधनीहरूले अरबौं कमाउँछन् जबकि लाखौं किसानहरूले दिनको एक डलर भन्दा कम कमाउँछन् ।

पछिल्ला महिनाहरूमा युगान्डामा विनाशकारी बाढी,<sup>i</sup> मडागास्करमा खडेरी,<sup>ii</sup> र अफ्रिकी महाद्वीपमा सलहको आक्रमण<sup>iii</sup> सहित चरम मौसमले बालीनाली प्रभावित भएको छ । यसै वर्ष, अफ्रिकाले जनवरी र जूनमा सबैभन्दा गर्मी देख्यो ।<sup>iv</sup> मध्य अमेरिकामा, इटा (Eta) र लोटा (Lota) तूफानहरूले मात्र होन्डुरसमा 2 अरब डलर भन्दा बढीको क्षति गर्यो ।<sup>v</sup> IPCC ले भारतमा हाम्रा सदस्यहरूले अत्यधिक लू, खडेरी र अनियमित वर्षाको सामना गर्ने को नयाँ भविष्यवाणीहरू गरेको छ ।<sup>vi</sup> निश्चित रूपमा, यसले विश्वलाई चाहिने खाना उत्पादन गर्ने हाम्रो क्षमतामा हानि पुर्याउँछ । किनभने हाम्रो आजीविका हाम्रो कृषि उपजसँग जोडिएको छ, हामी माझ फेरि गरीबी बढिरहेको छ । तर प्रभाव गहिरो हुन्छ । हाम्रो भूमि र पानीको क्षतिले संसाधनहरूको लागि प्रतिस्पर्धा बढिरहेको छ, र किसान र श्रमिकहरूको रूपमा हामी लगातार बढ्दो सामाजिक र आर्थिक तनावको सामना गरिरहेका छौं ।

प्रायः सबैभन्दा कम पारिश्रमिक पाउने, सबैभन्दा गाह्रो अवस्थामा काम गरिरहेका खेतीपाती गर्ने परिवारका महिलाहरूमा असमान रूपमा हानि हुन्छ । हाम्रा युवाहरू यी शर्तहरूमा रहेर खेतीपाती गरेर बस्न चाहँदैनन्, र उनीहरूलाई कसले आरोप लगाउन सक्छन् ? तर यदि नयाँ पुस्ताले खेतीपातीलाई गरिबीको जन्जाल बाहेक अरु केहि नदेखेमा विश्वको खाना कसले उब्जनी गर्छ ?

त्यहाँ हामीले भन्न चाहेको अर्को कथा छ । हाम्रा विश्वभरिका खेतहरूमा, तपाईंले पहिले नै आवश्यक परिवर्तनहरू भएको देख्न सक्नुहुन्छ । घानामा रूखहरू रोपेर कोकालाई घामबाट र केन्यामा चियाले बाढीबाट सुरक्षा गरिरहेको छ र ग्वाटेमालामा मौरीपालनले खानामा पहुँच बढाइरहेको छ । अफ्रिका र मध्य पूर्व, ल्याटिन अमेरिका र क्यारेबियन, र एशिया र प्रशान्त क्षेत्रहरूमा फेयरट्रेडका टोलीहरूले किसानहरूलाई आफ्नो बालीको कसरी सुरक्षा गर्ने भनेर आवश्यक जानकारी साझा गरिरहेका छन् ।

हाम्रा थप जिम्मेवार खरीकर्ताहरूसँग साझेदारी गरेर हामीलाई हाम्रो खेतहरूलाई थप लचिलो बनाउनको लागि, साथै यातायात र खेतको उत्सर्जनहरू कम गर्नको लागि आवश्यक लगानी प्रदान गरिरहेको छ । फेयरट्रेडका व्यवसायहरूले उचित मूल्य र फेयरट्रेड प्रीमियम तिरेर हाम्रो भविष्यमा राम्रोसँग लगानी गरिरहेका छन् भने, हाम्रो लचिलोपन पनि बढिरहेको छ ।

तर निस्सन्देह रूपमा, यो आवश्यक कामको लागि भुक्तानी गर्न आवश्यक छ । उदाहरणको लागि, कफीको झाडीहरू बीच रूखहरू रोप्दा त्यसले तिनीहरूलाई घामबाट जोगाउन सक्छ, बाली रोग र बाढीबाट हुने क्षतिलाई कम गर्न सक्छ - तर यसको अर्थ उत्पादनको लागत बढी हुन्छ । किसानहरूले जीविकोपार्जन गर्ने आम्दानी पनि गर्न नसकिरहेको बेलामा, हामीले यस्ता आवश्यक परिवर्तनहरूको

लागि पनि कसरी लगानी गर्न सक्छौं ?

2050 सम्मको परिवर्तन निकै ढिलो भइसकेको हुन्छ । धनी, उच्च प्रदूषण गर्ने देशहरूको रूपमा, तपाईंले अहिल्यै अनुकूलन र न्यूनीकरणको खर्च तिर्ने तपाईंको वाचाहरू पूरा गर्नुपर्नेछ । कार्बन उत्सर्जन कटौती गर्ने तपाईंको प्रतिज्ञा अब उप्रान्त अस्वीकार गरिनु हुँदैन । हामी यातायातको साधनबाट हाम्रो आफ्नै देशहरू सहित आयातित सामानबाट हुने उत्सर्जनलाई बेवास्ता गर्ने, वा त्यो वास्तविक उत्सर्जनमा कटौती नगर्ने 'नेट शून्य' प्रतिबद्धताहरूलाई स्वीकार गर्दैनौं । यदि अन्तर्राष्ट्रिय शिपिङ्ग उद्योग एउटा देश भएको भए, यो उत्सर्जन गर्ने विश्वको सातौं सबैभन्दा ठूलो देश हुने थियो ।<sup>vii</sup>

हामी तपाईंलाई अहिल्यै कार्य गर्नको लागि आह्वान गर्छौं :

1. **तपाईंले अहिल्यै जलवायु वित्तमा 100 बिलियन डलर प्रदान गर्ने तपाईंको वाचा पूरा गर्नुपर्छ । यो किसान र मजदुरहरूसम्म सोझै पुग्न जरुरी छ,** ताकि हामी रूखहरू लगाउन, थप लचिलो बालीहरू पेश गर्न, आउँदै गरेको तूफानको लागि आफैलाई तयार पार्न - र विश्वको खाना उब्जनी गर्न जारी राख्न सकौं ।
2. **तपाईं आफ्नो कार्बन उत्सर्जनको बारेमा इमान्दार हुनुपर्छ, र वैज्ञानिक सल्लाह बमोजिम त्यसलाई कटौती गर्ने साहस हुनुपर्छ ।** सुनिश्चित गर्नुहोस् कि तपाईंले आयात गर्ने सामानहरूले तपाईंको घरेलु उत्सर्जनहरू<sup>viii</sup> मात्र नभई उत्सर्जनहरू घटाउने तपाईंको नेट शून्य प्रतिबद्धताहरूको लक्ष्य र नीतिहरू भएको कुरा सुनिश्चित गर्नुहोस् र सामान्य रूपमा अफसेटहरू किन्नुको सट्टा, तिनीहरूले वास्तविक कटौती गर्ने कुरा निश्चित गर्नुहोस् । उड्डयन र तपाईंको राष्ट्रीय रूपमा निर्धारित योगदानमा शिपिंग सहित तपाईंले लिनुपर्ने एक आवश्यक कदम हो । हामी हाम्रा क्रेताहरूसँग हाम्रो भूमिका खेल्नको लागि कार्य गर्न तैयार छौं, तर तपाईंले नेतृत्व गर्नुपर्छ ।
3. **भविष्यको व्यापारका सम्झौताहरूले उचित र न्यून-कार्बन उत्पादन गर्ने, उच्च-कार्बनको व्यापारमा कटौती गर्ने हुनुपर्छ ।** व्यापारका सम्झौताहरूले दिगोपन र जलवायु संकटसँग लड्न किसानहरू र व्यवसायहरूलाई लगानी गर्न सहयोग गर्नुपर्छ, र जीवाश्म ईन्धनको प्रयोगलाई प्रोत्साहित गर्ने र निकासी, शोषण बजारको गतिशीलतालाई ड्राइभ गर्नबाट रोक्नुपर्छ ।
4. **तपाईंले व्यापारका नियमहरूलाई सुदृढ गर्नुपर्छ, ताकि व्यवसायहरूलाई दिगो आपूर्ति शृंखलामा लगानी गर्न, किसानहरूलाई उचित मूल्य तिर्न, र उनीहरूको आपूर्ति शृंखलामा पर्यावरणीय मुद्दाहरूको स्वामित्व लिनको लागि प्रोत्साहित गरिन्छ ।** हामी वातावरणीय कारणले लगनशीलता देख्न चाहन्छौं, ताकि व्यवसायहरूले वन फडानी रोकथामको लागि कदम चाल्न सकून् - र हामी यसलाई किसानहरूले बिल तिर्न नछोड्ने तरिकाले लागू भएको हेर्न चाहन्छौं । यदि आवश्यक भएमा, तपाईंले उनीहरूको जिम्मेवारी पुरा गर्न नचाहने व्यवसायहरूलाई बाध्य पार्नको लागि तयार हुनुपर्छ ।

COVID-19 ले पछिल्लो दुई वर्षमा हाम्रो विश्वलाई तहसनहस पारेको छ । तर यदि हामीले अहिल्यै जलवायु संकटमा काम गर्न असफल भएको तुलनामा भएको हानीको तुलनामा यसको प्रभाव केही होइन । विश्वको खाद्य उत्पादकहरूको प्रतिनिधिको रूपमा, हामी तपाईंलाई यो मौकाको फाइदा उठाउन, हाम्रो आवाज सुन्न, र सुनिश्चित गर्नुहोस् कि हामीले विश्वलाई खुवाउन जारी राख्न सक्ने कुरा सुनिश्चित गर्नको लागि अपील गर्छौं ।

Signed on behalf of Fairtrade farmers and workers,



**Mr Kouamé N'dri Benjamin-Francklin**

Producer Representative of Fairtrade Africa (FTA)

Board Member of FTA and Chairman of SCOOPS-ECAM, Yamoussoukro, Cote D'Ivoire

A handwritten signature in blue ink.



**Mr Miguel Munguía**

Producer Representative of Latin American and Caribbean Network of Fairtrade Small Producers and Workers (CLAC)

President of CLAC and Manager of Educe-Cooperativa

A handwritten signature in black ink.



**Mr Meher Pravakar**

Producer Representative of Network of Asia and Pacific Producers (NAPP)

Board Member of NAPP and Project Director at Pratima Organic Grower Group

A handwritten signature in black ink.

For more information, contact:

[media@fairtrade.org.uk](mailto:media@fairtrade.org.uk)

[communications@fairtradeafrica.net](mailto:communications@fairtradeafrica.net)

